

आपूर्ति मन्त्रालयको गतिविधि

२०७४/०८/०३-२०७४/०९/१३ सम्म

१. २०७४/०९/०४ गते आपूर्ति नीतिको पुनरावलोकन गरी परिवर्तित-संवैधानिक तथा संरचनागत सन्दर्भमा प्रदेश तथा केन्द्रको भूमिकासँगै हालको नीतिको समिक्षा गर्ने उद्देश्यको साथ मा.मन्त्रीज्यूको अध्यक्षतामा सरोकारवालासँगको सहभागितामा बैठक बस्यो । आपूर्ति सचिवको अध्यक्षतामा गठन भएको Drafting Committee ले सो को मस्यौदा तयार गरी निजी क्षेत्र तथा सम्बन्धित निकायको सहयोग लिई नयाँ आपूर्ति नीतिको निर्माण गर्नेछ ।
२. २०७४/०८/१९ उपभोक्ता परिषद्को बैठक मा.मन्त्रीज्यूको अध्यक्षतामा बजार अनुगमन सम्बन्धी कार्यको समिक्षा भयो । आगामी दिनको योजना तयार गरी स्थानीय तहको बजार अनुगमन गर्न स्थानीय तहलाई प्रशिक्षित गर्ने कार्य आपूर्ति मन्त्रालय तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागबाट आवश्यक तयारी गरी प्रारम्भिक चरणमा उपत्यका र क्रमिक रूपमा अन्य क्षेत्रमा उक्त कार्यको सम्पादन गर्ने । उक्त बैठकमा उपभोक्ता जागरण सम्बन्धी निर्देशिकाको मस्यौदाबारे छलफल भई त्यसमा थप सुझाव लिई पारित गरिनेछ ।
३. Team Building, Stress Management लगायत व्यक्तिगत तथा सेवा सम्बन्धी कार्यमा कर्मचारीहरूको शारीरिक मानसिक क्षमता अभिवृद्धि गर्ने पथिक फाउन्डेशनको आयोजनामा मन्त्रालयका कर्मचारीहरूको लागि दुई चरणमा प्रशिक्षण कार्यक्रमको आयोजना गरियो । २०७४/०८/२६ देखि २८ गते प्रथम चरण तथा २०७४/०९/०९ देखि ११ गते सम्म दुई चरणको उक्त योगा, ध्यान तथा जीवन उपयोगी तालिममा खाद्य संस्थानका प्रतिनिधिलाई सहभागी गराइएको थियो ।
४. आपूर्ति मन्त्रालय अन्तर्गतका संस्थानहरूका महाप्रबन्धक, कार्यकारी निर्देशकसँग कार्य सम्पादन सम्झौता गरी कार्य व्यवस्थापन गर्ने थालनी भएको हो । सोही अनुसार National Trading का महाप्रबन्धक पदमा कार्य गर्नेसँग सम्झौताको मस्यौदा तयार भई कार्यान्वयनको क्रममा छ । क्रमिक रूपमा खाद्य संस्थान तथा नेपाल आयल निगमसँग सोही अनुसार सम्झौता गरिनेछ । सम्बन्धित संस्थान प्रमुखले आफ्नो विभागिय प्रमुख तथा डिपो प्रमुखसँग त्यस्तै सम्झौता गरी उत्तरदायित्व तथा कार्य सम्पादनलाई प्रभावकारी बनाउँदै संस्थानलाई व्यवस्थित गर्दै लगिनेछ ।
५. आपूर्ति मन्त्रालयको गतिविधि र सूचना सम्प्रेषणको लागि प्रवक्ता तथा सूचना अधिकारीको व्यवस्था भएकोछ । सूचना बारे मन्त्रालयको website:- www.mos.gov.np बाट प्रेस विज्ञप्ति तथा अन्य विवरण सम्प्रेषण गर्ने व्यवस्था अवलम्बन गरिएको व्यहोरा सबैमा अवगत गराउने ।
६. यस मन्त्रालयका संस्थानहरूको व्यवस्थापन सुधारको लागि सुझाव सहित विवरण पेश गर्ने सहसचिव श्री मुकुन्द प्रसाद पौड्यालको संयोजकत्वमा कार्यदल गठन गरियो । सो को प्रतिवेदनको आधारमा आगामी सुधार सम्बन्धी कार्य गरिनेछ ।